

प्रेस नोट

आज मिति २०७३ साल पुस महिनाको २९ गते शुक्रबारको दिन राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत प्रा.डा. गोविन्दराज पोखरेल ज्यूको उपस्थितिमा On the Job Training (Mason) लगायत देहाय बमोजिमका निर्णयहरु गरियो ।

निर्णयहरु:

- १) २०७३ माघ २५ गते भित्र On the Job Training (Mason) सञ्चालनार्थ देहाय बमोजिम गर्ने, गराउने ।
 - क) प्रथम चरणको तालीमको लागि भूकम्प प्रभावित ३१ जिल्लाहरु मध्यका २५० गा.वि.स. हरुको सूची तयार गर्ने ।
 - ख) हालसम्म तालीमको जिम्मेवारी पाएका अन्तर्राष्ट्रिय तथा राष्ट्रिय गै.स.स. हरुको सूची तयार गर्ने ।
 - ग) तालीम गराउन सक्ने निजी क्षेत्र, सरकारी तथा निजी प्राविधिक क्याम्पस तथा कलेजहरु बाट संचालन गर्न सक्ने तालिमका सम्बन्धमा प्रस्ताव माग गर्न २०७३।१०।०४ मा पत्रपत्रिकामा सूचना प्रकाशन गर्ने ।
 - घ) प्रस्तावको TOR तयार तथा मूल्यांकन लगायत समग्र कामको लागि राष्ट्रिय पुनर्निर्माण प्राधिकरण, सहरी विकास मन्त्रालय अन्तर्गतको केन्द्रीय आयोजना कार्यान्वयन ईकाई, प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् (CTEVT) बाट २-२ जना प्रतिनिधीहरु संलग्न रहने । २०७३।१०।१८ सम्म प्रस्तावको मूल्यांकन गर्ने । २०७३।१०।२५ सम्म सम्झौता गरी गा.वि.स. मा तालीम सञ्चालन गर्ने ।
 - ङ) अर्थ मन्त्रालयले सो को लागि लाग्ने बजेट निकासो उपलब्ध गराउने ।
 - च) संघीय मामिला तथा स्थानीय विकास मन्त्रालय अन्तर्गतको केन्द्रीय आयोजना कार्यान्वयन ईकाई मार्फत On the Job Training (Mason) को लागि सहभागी हुने Mason हरु एवं निर्माण हुने घर छनोट गरी जिल्ला आयोजना कार्यान्वयन ईकाईमा उपलब्ध गराउन सम्बन्धित जिल्ला, गा.वि.स., न.पा. हरुलाई मिति २०७३।१०।०४ भित्र परिपत्र गर्ने ।
 - छ) आफ्नो श्रोत यकीन भइसकेका इच्छुक राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गै.स.स., विभिन्न संघ सस्थाहरु लाई पनि प्रस्तावको लागि आव्हान गर्ने ।

- २) विभिन्न अन्तर्राष्ट्रिय/राष्ट्रिय गै.स.स. हरुले यस प्राधिकरणबाट प्रस्ताव स्वीकृत गरी सञ्चालन गरिरहेका कार्यक्रमहरु अनुगमन गर्नका लागि प्रस्तुत भएको अनुगमन कार्यविधिको मस्यौदामा अध्ययन गरी राय सुझावका साथ आगामी नियमित बैठकमा पेश गर्ने ।